



गंगाजमुना राजपत्र

गंगाजमुना गाउँपालिकाद्वारा प्रकाशित

खण्ड: २) धादिङ, मसिर १७ गते, २०७६ साल (संख्या: ७

भाग - २

गंगाजमुना गाउँपालिका

फुलखर्क, धादिङ, प्रदेश नं. ३, नेपाल

गंगाजमुना गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको नियमावली स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) अनुसार सर्वसाधरणको जानकारीको लागि प्रकाशन गरिएको छ।

गंगाजमुना गाउँपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण (कार्यविधि) नियमावली, २०७६

प्रस्तावना

गंगाजमुना गाउँपालिकाको निर्णय वा आदेश र अधिकारपत्र लगायतका अन्य लिखित प्रमाणीकरण गर्ने विधि र प्रक्रियालाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २१४ को उपधारा (५) बमोजिम गंगाजमुना गाउँपालिकाले देहायको नियमावली बनाएको छ ।

परिच्छेद १

प्रारम्भ

- १. संक्षिप्त नाम र प्रारम्भ:** (१) यस नियमावलीको नाम “गंगाजमुना गाउँपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण (कार्यविधि) नियमावली २०७६” रहेकोछ ।
- (२) यो नियमावली कार्यपालिकाबाट स्वीकृत भएको मिति देखि प्रारम्भ हुनेछ ।
- २. परिभाषा:** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
- (क) “अध्यक्ष” भन्नाले गाउँ कार्यपालिकाको प्रमुख सम्भनु पर्दछ ।
- (ख) “उपाध्यक्ष” भन्नाले गाउँ कार्यपालिकाको उपप्रमुख सम्भनुपर्दछ ।
- (ग) “कार्यपालिका” भन्नाले संविधानको धारा २१६ बमोजिम गठित गंगाजमुना गाउँपालिकाको कार्यपालिका सम्भनु पर्दछ ।
- (घ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गाउँ कार्यकापालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्भनु पर्दछ ।
- (ङ) “गाउँपालिका” भन्नाले संविधान बमोजिमको गाउँपालिका सम्भनुपर्दछ ।

खण्ड: २) धादिङ, मसिर १७ ज्येष्ठ, २०७६ साल (संख्या: ७

- (च) “प्रामाणिक प्रति” भन्नाले निर्णय वा आदेश र अधिकारपत्र प्रमाणित गर्ने अधिकारीले हस्ताक्षर गरेको सक्कल प्रति सम्झनु पर्छ ।
- (छ) “लिखत वा कागजात” भन्नाले देहायका विषयसँग सम्बन्धित निर्णय वा आदेश वा तत् सम्बन्धी अधिकारपत्रसँग सम्बन्धित लिखत वा कागजात सम्झनुपर्छ:-
- (१) गाउँकार्यपालिकाले बनाएको नीति, नियम, निर्देशिका, कार्यविधि,
- (२) गाउँकार्यपालिकाले जारी गरेको आदेश,
- (३) गाउँकार्यपालिका द्वारा पारित प्रस्ताव,
- (४) गाउँकार्यपालिकाले जारी गरेको अधिकारपत्र,
- (५) गाउँकार्यपालिकाले गरेको निर्णय,
- (६) गाउँकार्यपालिकावाट नियुक्ति हुने पदको नियुक्तिपत्र, सरुवा तथा अवकाश पत्र,
- (७) गाउँकार्यपालिकाले जारी गरेको सूचना तथा सिर्जना गरेको तथ्याकं वा अभिलेख सम्बन्धी लिखत वा कागजात,
- (८) प्रचलित कानूनबमोजिम प्रमाणीकरण गर्नुपर्ने अन्य लिखत वा कागजात ।
- (ज) “सभा” भन्नाले संविधानको धारा २२३ बमोजिमको नगरसभा सम्झनुपर्छ ।
- (झ) “संविधान” भन्नाले नेपालको संविधानालाई सम्झनुपर्छ ।

(ज) “सूचना तथा अभिलेख केन्द्र” भन्नाले गाउँपालिका अन्तर्गत स्थापना भएको नियम ११ बमोजिमको सूचना तथा अभिलेख केन्द्र सम्झनुपर्छ ।

परिच्छेद - २

लिखित वा कागजातको प्रमाणिकरण कार्यविधि

३. नियमको प्रमाणीकरण कार्यविधि: (१) गाउँसभाले बनाएको ऐन सभाको बैठकवाट स्वीकृत भएपछि अध्यक्षले प्रमाणीकरण गर्नेछ ।

(२) अध्यक्षले उपनियम (१) बमोजिम प्रमाणीकरण गर्दा नेपाली कागजमा तयार गरिएको नियमको कस्तीमा चार प्रतिमा मिति समेत उल्लेख गरी हस्ताक्षर गर्नुपर्नेछ र त्यस्तो प्रामाणित प्रतिमध्ये एक एक प्रति देहाय बमोजिमका निकायमा पठाउनु पर्नेछ :-

- (क) प्रमुख प्रशासकीय अधिकृतको सचिवालयमा,
- (ख) सूचना तथा अभिलेख केन्द्रमा,
- (ग) संघको संघीय मामिला हेतै मन्त्रालयमा ,
- (घ) प्रदेशको गाउँपालिका हेतै निकाय (मन्त्रालय वा विभाग) मा,

(३) सूचना तथा अभिलेख केन्द्रले उपनियम (२) बमोजिम प्रमाणीकरण भएका नियम प्रकाशन गरी गाउँपालिकाका सबै वडा कार्यालयमा पन्थ दिन भित्र पठाउनुपर्नेछ ।

(४) यस नियम बमोजिम प्रमाणिकरण भएको नियम कार्यकारी अधिकृतले सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

- ४.** **नियमावली, नीति, निर्देशिका तथा कार्यविधिको प्रमाणीकरणः (१)** कार्यपालिकाले बनाएको नियमावली, नीति, निर्देशिका तथा कार्यविधि प्रमुख प्रशासकीय अधिकृतले तीन प्रतिमा हस्ताक्षर गरी प्रमाणीकरण गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम प्रमाणीकरण भएको प्रमाणिक प्रति मध्ये एक प्रति प्रमुख प्रशासकीय अधिकृतको सचिवालयमा, एक प्रति कार्यान्वयन गर्ने सम्बन्धित निकायमा र अर्को प्रति सूचना तथा अभिलेख केन्द्रमा पठाई कार्यान्वयन तथा अभिलेखबद्ध गर्नुपर्नेछ ।
- (३) सूचना तथा अभिलेख केन्द्रले उपनियम (१) बमोजिम प्रमाणीकरण भएका नीति, निर्देशिका तथा कार्यविधि सबै वडा कार्यालयमा पठाउनुपर्नेछ ।
- (४) यस नियम बमोजिम प्रमाणीकरण भएको नीति, निर्देशिका तथा कार्यविधि प्रमुख प्रशासकीय अधिकृतले सर्वसाधरणको जानकारीको लागि राजपत्रमा प्रकाशन गरी सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
- ५.** **कार्यपालिकाको निर्णय तथा प्रस्तावको प्रमाणीकरणः (१)** कार्यपालिकाको बैठकमा पेश हुने प्रस्ताव र बैठकको निर्णय गाउँपालिकाको अध्यक्षले प्रमाणित गर्नेछ ।
- (२) उपनियम (१) बमोजिम प्रमाणीकरण भएका निर्णय तथा प्रस्ताव सूचना तथा अभिलेख केन्द्रले सुरक्षित तवरले संग्रह गरी राख्नुपर्नेछ ।
- (३) उपनियम (१) बमोजिम प्रमाणित निर्णय प्रमुख प्रशासकीय अधिकृतले कार्यान्वयन गर्ने वा गराउन सम्बन्धित निकाय वा अधिकारीलाई पठाई त्यस्तो निर्णय सुरक्षित राख्नुपर्नेछ ।

(४) यस नियम बमोजिम प्रमाणीकरण भएको निर्णय प्रमुख प्रशासकीय अधिकृतले सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

६. आदेश वा अधिकारपत्रको प्रमाणीकरणः (१) संविधान वा अन्य प्रचलित कानून बमोजिम कार्यपालिकावाट जारी हुने आदेश वा अधिकारपत्रको प्रमाणीकरण अध्यक्षले गर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रमाणीकरण भएको आदेश वा अधिकारपत्रको प्रामाणिक प्रति मध्ये एक प्रति कार्यान्वयन गर्ने सम्बन्धित निकाय वा अधिकारीलाई र अर्को प्रति सुचना तथा अभिलेख केन्द्रमा पठाई अभिलेखबद्ध गर्नुपर्नेछ ।

(३) यस नियम बमोजिम प्रमाणीकरण भएको आदेश वा अधिकारपत्र प्रमुख प्रशासकीय अधिकृतले सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्नेछ । सरोकारवाला व्यक्ति वा संस्थालाई प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको कर्मचारीले नक्कल प्रति प्रमाणित गरी उपलब्ध गराउनुपर्नेछ ।

८. सूचना वा तथ्यांक प्रमाणीकरणः (१) गाउँपालिकाको क्षेत्राधिकार भित्रको सूचना तथा तथ्यांक, स्वीकृत वार्षिक कार्यक्रम, योजना तथा बजेट एवं कार्ययोजनाको प्रमाणीकरण प्रमुख प्रशासकीय अधिकृतले गर्नेछ ।

(२) गाउँपालिकामा रहेको सूचना वा तथ्यांक कसैले माग गरेमा अभिलेखमा जनाईसम्बन्धीत शाखा प्रमुखले प्रमाणित गरी उपलब्ध गराउनुपर्नेछ ।

(३) यस नियम बमोजिम कुनै सूचना, तथ्यांक वा लिखत वा कागजात नेपाल सरकार वा प्रदेश सरकारले माग गरेमा त्यस्तो सूचना, तथ्यांक वा लिखत वा कागजात प्रमुख

प्रशासकीय अधिकृतले प्रमाणित गरी उपलब्ध गराउनु
पर्नेछ ।

- ९. अन्य लिखत वा कागजातको प्रमाणीकरणः** (१) नियम ३,४, ५, ६,
७ र ८ मा लेखिए देखि बाहेक गाउँपालिकासँग सम्बन्धित अन्य
लिखित वा कागजातको प्रमाणीकरण गर्दा कार्यपालिकबाट भएका
वा जारी भएका लिखत वा कागजातको प्रमाणीकरण प्रमुख
प्रशासकीय अधिकृतबाट हुनेछ ।
- (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै
खास लिखत वा कागजात प्रमाणीकरणका लागि
गाउँपालिकाको कानून वमोजिम कुनै खास अधिकारी
तोकिएको रहेछ भने त्यस्तो लिखत वा कागजात त्यस्तो
अधिकारीबाट प्रमाणीकरण हुनेछ ।
- १०. कार्यपालिकाबाट हुने नियुक्ति, सरुवा तथा अवकाशको
प्रमाणीकरणः** (१) कार्यपालिकाबाट नियुक्त हुने पदको नियुक्तिपत्र,
सरुवा तथा अवकाश पत्रको प्रमाणीकरण प्रमुख प्रशासकीय
अधिकृतबाट हुनेछ ।
- (२) गाउँपालिकाको विभिन्न सेवाको अधिकृत वा सो सरहको
पद र स्थायी नियुक्ति तथा पदस्थापन हुने अन्य पदमा
प्रमुख प्रशासकीय अधिकृतले प्रमाणीकरण गरी नियुक्ति पत्र
दिनेछ ।
- (३) गाउँपालिकाको विषय विज्ञ सेवा वा करारमा नियुक्त हुने
पदमा तथा शिक्षक सेवा आयोगबाट सिफारिस भई
गाउँपालिकामा आएका शिक्षकहरुको पदस्थापन प्रमुख
प्रशासकीय अधिकृत वा निजले अखितयारी दिएको
सम्बन्धित शाखा प्रमुखले प्रमाणीकरण गरी नियुक्ति पत्र वा
पदस्थापन पत्र दिनेछ ।

- (४) यस नियममा लेखिएदेखि बाहेक गाउँपालिकाको कानुन बमोजिम नियुक्ति हुने अन्य पदको नियुक्ति कार्यकारी अधिकृत वा निजले तोकेको अधिकारीद्वारा प्रमाणीकरण हुनेछ ।
- (५) यस नियम बमोजिमको प्रामाणित प्रति प्रमुख प्रशासकीय अधिकृतले सुरक्षित राख्न वा राख्न लगाउनुपर्नेछ ।

परिच्छेद - ३

सूचना तथा अभिलेख व्यवस्थापन सम्बन्धमा

- ११. सूचना तथा अभिलेख केन्द्र रहने :** (१) गाउँ कार्यपालिकाबाट हुने निर्णय, आदेश लगायतका लिखत वा कागजातको प्रामाणिक प्रति लगायतका सूचना तथा अभिलेख व्यवस्थापन गर्न गाउँ कार्यपालिकामा एक सूचना तथा अभिलेख केन्द्र रहनेछ ।
- (२) उपनियम(१) बमोजिमको सूचना तथा अभिलेख केन्द्रले यस नियम बमोजिम प्रमाणीकरण भएका लिखत वा कागजातको सक्कल प्रामाणीक प्रति सुरक्षित साथ राख्नुपर्नेछ ।
- (३) उपनियम(१) बमोजिम सूचना तथा अभिलेख केन्द्रले यस नियम बमोजिम प्रमाणीकरण भएका महत्वपूर्ण लिखत वा कागजातको माइक्रोफिल्म तयार गरी राख्नु पर्नेछ ।
- (४) उपनियम (१) बमोजिमको सूचना तथा अभिलेख केन्द्रले लिखत वा कागजातको सिलेसिलेवार रूपमा संग्रह गरी अभिलेख राख्नु पर्नेछ ।
- १२. अभिलेख व्यवस्थित गरी राख्नुपर्ने:** (१) यस नियम बमोजिम प्रमाणीकरण भएको लिखत वा कागजातको गाउँ कार्यपालिकाको

खण्ड: २) धादिङ, मसिर १७ जते, २०७६ साल (संख्या: ७

सम्बन्धित विषयगत शाखा र सूचना तथा अभिलेख केन्द्रले सुरक्षित साथ अभिलेखबद्ध गरी राख्नुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम अभिलेख राख्दा विद्युतीय प्रति समेत सुरक्षित गरी राखी व्यवस्थित गर्नु पर्नेछ ।

- १३. सार्वजनिक गर्नुपर्ने:** यस नियममा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानूनले गोप्य राख्नुपर्ने लिखित वा कागजात भनी तोके बाहेकका अन्य सबै लिखित वा कागजात सर्वसाधरणको जानकारीको लागि सूचना तथा अभिलेख केन्द्रले सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्नेछ ।

परिच्छेद - ४

विविध

- १४. अन्य प्रचलित कानून बमोजिम प्रमाणीकरण हुने विषयमा असर नपर्ने:** कुनै निर्णय वा आदेश प्रमाणीरकण सम्बन्धमा प्रचलित नेपाल कानुनमा छुट्टे व्यवस्था भएकोमा त्यस्तो विषयमा यस नियममा लेखिएको कुनै कुराले असर पार्ने छैन ।
- १५. कार्यविधि बनाउन सक्ने :** यस नियमको उदेश्य कार्यान्वयन गर्न कार्यपालिकाले आवश्यक कार्यविधि बनाउन सक्नेछ ।
- १६. बचाऊ :** यस अधि गाउँपालिकावाट प्रचलित कानून बमोजिम भए गरेका निर्णय वा आदेश वा तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण यसै नियम बमोजिम भए गरेको मानिनेछ ।

प्रमाणीकरण मिति: २०७६/०८/१७

आज्ञाले,

विनोद रोका

प्रमुख प्रशासकीय अधिकृत